

# Isa

## Chapter 55

Nepali Interlinear

Reference: Nepali ERV

וְאֵלֹהֵי שָׁמַיִם לְכֹהֵנִים כֹּסֶף לֹא לֹא אֵין-וְאֵשֶׁר לְמַיִם לְכֹהֵנִים צְמָא כָּל-הָיִי 1  
 र-खाओ किन आओ चाँदी उसलाई छैन र-जससँग पानीमा आओ तिर्खाएकाहरू सबै ए  
[H0398](#) [H7666](#) [H3212](#) [H3701](#) [H0369](#) [H4325](#) [H3212](#) [H6771](#) [H3605](#) [H1945](#)

וְלֹכְוֹ שְׁבָרוֹ בְּלֹא- כֹסֶף וּבְלֹא מְחִיר יֵין וְחֶלֶב:   
 र-आओ किन बिना चाँदी बिना मूल्य र-बिना दाखमद्य र-दूध  
[H2461](#) [H3196](#) [H4242](#) [H3808](#) [H3701](#) [H3808](#) [H7666](#) [H3212](#)

“हे सबै, तिर्खाएका मानिसहरू, आऊ! तिम्रोलागी पानी यहाँछ, आएर पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन, खान र पिऊनुको ज्याला लाग्दैन।

לְמַה לְתַשְׁקֶלְוֹ- כֹסֶף בְּלֹא- לֶחֶם וַיְנִיעֶכֶם בְּלֹא שְׁמֵעוּ שְׁמוֹעַ אֱלֹהֵי 2  
 मलाई सुन ध्यानले-सुन तृप्तिको-लागि बिना र-तिम्रो-परिश्रम रोटी बिना चाँदी तौल्छौ किन  
[H0413](#) [H8085](#) [H8085](#) [H7654](#) [H3808](#) [H3018](#) [H3899](#) [H3808](#) [H3701](#) [H8254](#) [H4100](#)

וְאֵכְלוֹ- טוֹב וְתַתְּעִנְנִי בְּדָשָׁן נַפְשֵׁכֶם:   
 र-खाओ असल र-आनन्द-मान मोटाइमा तिम्रो-प्राण  
[H5315](#) [H1880](#) [H6026](#) [H0398](#)

तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौं जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छौं जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिमी आत्मा तृप्त पार्नेछ।

הָטוּ אֲזֻנֹכֶם וּלְכֹהֵנִים אֱלֹהֵי שְׁמֵעוּ וְתַתִּי וְנַפְשֵׁכֶם בְּרִית עִוְלָם 3  
 झुकाओ तिम्रो-कान मकहाँ र-आओ सुन र-बाँच्छ तिम्रो-प्राण अनन्त करार  
[H5769](#) [H1285](#) [H3772](#) [H5315](#) [H2421](#) [H8085](#) [H0413](#) [H3212](#) [H0241](#) [H5186](#)

קִסְרֵי הַנְּאֻמִּים: דָּוָד דָּאֻדָּה   
 करुणाहरू विश्वासयोग्य दाऊदका  
[H0539](#) [H1732](#)

मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

הָיָה לְאֻמִּים: נְתִיבֵי נְגִיד וּמְצִיחָה לְאֻמִּים:   
 हेर साक्षी जातिहरूका-लागि र-आज्ञाकार अगुवा मैले-दिउँ-उसलाई जातिहरूका-लागि  
[H3816](#) [H5707](#) [H2005](#) [H6680](#) [H5057](#) [H5414](#) [H3816](#)

मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागी दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”

הָיָה גִּוִּי לְאֻ- תְּדַע תְּקִרָא וְגוֹי- יְרֻצוּ וְיָרִצוּ לְמַעַן 5  
 हेर जाति जुन तँ-चिन्दैनस् तँ-बोलाउँछस् र-जाति जसले तँलाई-चिन्दैन तँकहाँ दौडिन्छन् कारणले  
[H4616](#) [H7323](#) [H0413](#) [H3045](#) [H3808](#) [H7121](#) [H3045](#) [H3808](#) [H2005](#)

יְהוָה יִקְרֹא וְלֹקְרוֹשׁ יִשְׂרָאֵל כִּי- : פֶּאֶרָה:   
 परमप्रभु तेरो-परमेश्वर र-इसाएलका-पवित्र इस्राएलका किनभने उहाँले-तँलाई-महिमित-गर्नुभयो  
[H3478](#) [H6918](#) [H0430](#) [H3068](#)

ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।



רָנָה	לְפָנֵיכֶם	יִצְחָק	וְהִגְבְּעוֹת	הַהַרְיִים	הַזְּבֻלֹן	וּבְשָׁלוֹם	תִּצְאוּ	בְּשִׂמְחָה	כִּי-	12
जयजयकार	तिमीहरूको-सामु	गाउँछन्	र-डौडाहरू	पहाडहरू	डोच्याइनेछौ	र-शान्तिमा	निस्कनेछौ	आनन्दले	किनभने	
<a href="#">H7440</a>	<a href="#">H6440</a>	<a href="#">H6476</a>	<a href="#">H1389</a>	<a href="#">H2022</a>	<a href="#">H2986</a>	<a href="#">H7965</a>	<a href="#">H3318</a>	<a href="#">H8057</a>		

וְכָל-	עֵצֵי	הַשָּׂדֶה	יְמִחוּ	כָּף:
र-सबै	रूखहरू	मैदानका	ताली-बजाउँछन्	हात
<a href="#">H3605</a>	<a href="#">H6086</a>		<a href="#">H4222</a>	<a href="#">H3709</a>

“तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।

לִיהוָה	וְהָיָה	הָרָם	יְעֲלֶה	הַסִּרְפָּד	(וְתַחַת)	[תַּחַת]	בְּרוֹשׁ	יְעֲלֶה	הַנְּעֻצִים	תַּחַת	13
परमप्रभुको-लागि	र-हुनेछ	मेहँदी	उम्रनेछ	झारपातको	र-सट्टामा	—	सल्लो	उम्रनेछ	काँडेझाडीको	सट्टामा	
<a href="#">H3068</a>	<a href="#">H1961</a>	<a href="#">H1918</a>	<a href="#">H5927</a>	<a href="#">H5636</a>	<a href="#">H8478</a>	<a href="#">H8478</a>	<a href="#">H1265</a>	<a href="#">H5927</a>	<a href="#">H5285</a>	<a href="#">H8478</a>	

ס	יְכַרְתּ:	לָא	עוֹלָם	לְאוֹת	לְשֵׁם
—	काटिनेछैन	काटिनेछैन	अनन्त	चिन्हको-लागि	नामको-लागि
	<a href="#">H3772</a>	<a href="#">H3808</a>	<a href="#">H5769</a>	<a href="#">H0226</a>	<a href="#">H8034</a>

जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन।”